



# कुश्मा नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

### कुश्मा, पर्वत

गण्डकी प्रदेश, नेपाल ।

प्रथम पटक प्रकाशित मिति: २०७७/११/०९

#### सेवा करारमा कर्मचारी लिने सम्बन्धी सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिकाको रोजगार केन्द्रमा रिक्त रहेको रोजगार संयोजक पद सेवामा करारको माध्यमबाट मिति २०७९ असार मसान्तसम्मको लागि पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त फाराम भरी यस नगरपालिकाको प्रशासन शाखामा बुझाउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

क्र.स	विज्ञापन नं	पद/तह	माग संख्या
१	०९-०७८/७९	रोजगार संयोजक /अधिकृतस्तर छैठौं	१ (एक)

- आवश्यक न्यूनतम योग्यता:
  - क) रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा सो सरह वा सो सरह उत्तिर्ण गरेको ,
  - ख) दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
  - ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको ।
- दरखास्त दस्तुर: रु १०००। ( एक हजार रुपैया )
- दरखास्त दिने अन्तिम मिति: मिति २०७८/११/२३ गते सम्म ( आवेदन दिने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सो को भोलिपल्ट समेत दरखास्त फाराम बुझाउन सकिने छ )
- परीक्षाको किसिम: रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ बमोजिम प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा
- तलब तथा सुविधा: रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ ले तोके बमोजिम
- लिखित परीक्षा हुने मिति: प्रारम्भिक सुचीकरणको नतिजा प्रकाशन गर्दा सूचना गरिनेछ ।
- पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी , शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, कार्य अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपी तथा अन्य कागजातहरू उम्मेदवार स्वयंले प्रमाणित गरि पेश गर्नुपर्ने छ ।
- कार्यविवरण: रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ ले तोके बमोजिम हुनेछ ।
- दरखास्त फाराम, पाठ्यक्रम र मापदण्ड: कार्यालयको website [www.kushmamun.gov.np](http://www.kushmamun.gov.np) बाट डाउनलोड गर्न सकिनेछ साथै थप जानकारीका लागि कार्यालयको फोन नं ०६७-४२०१४१ मा सम्पर्क गर्न सकिनेछ ।

कुमान सिंह गुरुड  
प्रमुख प्रशासकीय अधिकृत